

Unaudited Financial Results (Quarterly)

4th Quarter ended of Fiscal Year 2082/83

NPR. in '000'

Statement of Financial Position	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Quarter Ending
Assets			
Cash and Cash Equivalent	46,772	28,975	85,478
Due from NRB	755,440	470,975	221,518
Placements with BFIs	2,900,000	3,070,000	4,710,000
Loan and Advances	31,424,211	28,546,429	24,947,980
Investments Securities	6,642,033	9,033,776	11,504,721
Investment in Subsidiaries and Associates	-	-	-
Property and Equipment	53,432	46,983	59,230
Goodwill and intangible Assets	584	421	530
Other Assets	24,572	24,588	21,062
Total Assets	41,847,045	41,222,147	41,550,519
Capital and Liabilities			
Paid up Capital	21,600,000	21,600,000	21,600,000
Reserves and surplus	3,718,738	3,420,503	4,165,341
Deposits	7,839,126	7,803,087	7,689,896
Borrowings	-	-	-
Bond and Debenture	7,269,658	7,268,754	7,266,321
Other liabilities and provisions	1,419,524	1,129,802	828,960
Total Capital and Liabilities	41,847,045	41,222,147	41,550,519
Statement of Profit or Loss	Up to this Quarter	Up to Previous Quarter	Up to Corresponding Previous Year Quarter
Interest income	2,424,011	1,806,987	2,470,003
Interest expense	977,333	725,718	569,160
Net interest income	1,446,677	1,081,269	1,900,843
Fee and commission income	58,119	22,267	21,150
Fee and commission expense	66	34	53
Net fee and commission income	58,053	22,233	21,097
Other operating income	-	-	-
Total operating income	1,504,730	1,103,502	1,921,940
Impairment charge/(reversal) for loans and other losses	(212,770)	(22,661)	(183,364)
Net operating income	1,717,500	1,126,163	2,105,304
Personnel expenses	230,796	155,078	266,892
Other operating expenses	69,855	50,838	71,828
Operating profit	1,416,849	920,247	1,766,584
Non-Operating income/expense	367	314	(164)
Profit before tax	1,417,216	920,561	1,766,420
Income tax	429,821	277,251	532,415
Profit/(Loss) for the period	987,395	643,310	1,234,005
Other comprehensive income	(69,787)	(23,937)	279,300
Total comprehensive income	917,608	619,373	1,513,305
Distributable Profit			
Net profit/(loss) as per profit or loss	987,395	643,310	1,234,005
Add/Less: Regulatory adjustment as per NRB Directive	(75,250)	(105,604)	18,640
Free profit/(loss) after regulatory adjustments	912,145	537,706	1,252,645
Ratios			
Capital fund to RWA	67.15%	71.83%	77.56%
Tier 1 Capital to RWA	66.30%	70.99%	76.76%
CET 1 Capital to RWA	66.30%	70.99%	76.76%
Non-performing loan (NPL) to Total loan (As per NRB Directive)	0.00%	0.00%	0.00%
Total loan loss provision to Total NPL (As per NRB Directive)	-	-	-
Cost of Funds	6.46%	6.38%	6.51%
Credit to Deposit Ratio (As per NRB Directive)	79.92%	73.55%	65.25%
Base Rate	6.77	6.80	6.97
Basic Earnings Per Share	4.57	3.97	5.71
Diluted Earnings Per Share	4.57	3.97	5.71
Return on Equity	3.87%	3.38%	3.53%
Return on Assets	2.37%	2.07%	4.91%

Notes

- The Bank has approved Loan amounting NPR. 56,131 million as of Ashad end, 2083 and the drawdown of the loan shall be as per progress of projects.
- Average Base Rate for last three months is 6.76%.
- Non-Performing loan (NPL) as on Ashad end 2083 is NPR. 398,105.79, which is 0.001% of total loan if three digits after decimal is considered.
- The Financial Statement has been prepared in accordance with the Interim Financial Reporting format provided in NRB Direction no. 04, NFRS 9- Expected Credit Loss Related Guidelines, 2024, Interest Recognition Guidelines 2025 and the principles and policies adopted by the Bank in accordance with NFRS. Further the bank has measured impairment loss on Loans and Advances as per norms prescribed by Nepal Rastra Bank for loan loss provision provided in NRB Direction no. 02, being higher of amount prescribed by Nepal Rastra Bank for loan loss provision and the amount determined as per NFRS 9.
- Previous period figures have been regrouped/rearranged/restated wherever necessary.
- The above figures are subject to change as per the direction of the Regulator/ External auditor.
- The Financial Results has been published in the Bank's website- www.nifrabank.com.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ बमोजिमको विवरण (नियम २६ को उपनियम १ सँग सम्बन्धित)

१. वित्तीय विवरण

- क) बैंकको आ.व. २०८२/८३ को चौथो त्रैमासको वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ ।
ख) प्रमुख वित्तीय अनुपातहरु

प्रति शेयर आमदानी (रु.)	४.५७	प्रति शेयर कुल सम्पत्तिको मूल्य (रु.)	१९३.७४
मूल्य आमदानी अनुपात	५३.७३	तरलता अनुपात (%)	८३.४७
प्रति शेयर नेटवर्थ (रु.)	११७.२२	सम्पत्तिमा प्रतिफल (%)	२.३७
इक्युटिमा प्रतिफल (%)	३.८७	औसत ईल्ड (%)	६.०४

२. व्यवस्थापकिय विश्लेषण

- क) समिक्षा अवधिमा बैंकले स्वीकृत गरेको परियोजनाहरुमा आवधिक अनुगमन गर्दै थप कर्जा प्रवाह गर्ने क्रम जारी राखेको छ । साथै थप परियोजनाहरु पनि विश्लेषणका अवस्थामा रहेका छन् ।
ख) बैंकले निजि-सार्वजनिक साभेदारी अन्तर्गत निर्माण गर्ने सम्भाव्यता रहेको शहरी पूर्वाधार, औद्योगिक पूर्वाधार र उर्जा व्यापार परियोजनामा SPV model मा लगानी गर्न सरोकारवालासँगको छलफल र अध्ययनको कार्य जारी राखेको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण

- क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्था विरुद्ध कुनै मुद्दा दायर भएको भए ।
- हालसम्म बैंक विरुद्ध कुनै मुद्दा दायर नभएको ।
ख) संगठित संस्थाको संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा दायर मुद्दा ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।
ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

- समिक्षा अवधिमा शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य, कुल कारोवार भएको दिन र कुल कारोवार भएको संख्या र शेयर विवरण देहाय बमोजिम रहेको छ ।

अधिकतम मूल्य (रु.)	२७८।००	कुल कारोवार दिन	६४
न्यूनतम मूल्य (रु.)	२४०।००	कुल कारोवार संख्या	२९,७८०
आपाद मसान्तको अन्तिम मूल्य (रु.)	२४५।६०	कुल कारोवार शेयर संख्या	४,३५९,९२८

५. समस्या तथा चुनौती

- क) आन्तरिक समस्या तथा चुनौती
- बैंकको सम्पत्ति तथा दायित्वको बेमेलका कारण उत्पन्न हुने जोखिमको व्यवस्थापन ।
- वजारको व्याजदरमा हुने उतार चढाव का कारण खुद व्याज आमदानीमा आउने कमीको व्यवस्थापन ।
ख) बाह्य समस्या र चुनौती
- इन्धनको मूल्यमा अत्याधिक वृद्धि र कच्चा पदार्थको अभाव तथा अस्वभाविक मूल्य वृद्धि ।
- अन्तर्राष्ट्रिय राजनैतिक अस्थिरता तथा व्यवसायीहरुको आत्मविश्वासमा ह्रास ।
- अर्थतन्त्रमा आएको सुस्तताको कारण पर्याप्त संख्यामा थप परियोजनाहरुका अवसरहरु नहुनु ।
- नयाँ परियोजनाहरुको लगानीमा बैंक तथा वित्तीय संस्थाहरु बीच तीव्र प्रतिस्पर्धा ।
ग) रणनीति
- नेपाल सरकारको विभिन्न निकायहरूसँग समन्वयन गरी नितिगत तथा प्रक्यागत व्यवस्था गर्ने ।
- ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन ।
- पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरुमा गरिने कर्जा लगानीमा विविधिकरण ।
- आयआर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा विविधिकरण ।
- प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरुको पहिचान गर्दै सोमा निजि क्षेत्रको लगानी प्रवर्द्धन गर्ने ।
- समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरुलाई सवलिकरण गर्ने ।

६. संस्थागत सुशासन

- बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरिएको छ । संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको र संस्थागत सुशासन सम्बन्धी निर्देशन तथा परिपत्रहरुको अक्षरस पालना गरिएको छ ।
- आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्न लेखापरीक्षण समिती (Audit Committee), जोखिम व्यवस्थापन समिती (Risk Management Committee) र सम्पत्ति शुद्धिकरण निवारण समिती (AML/CFT Committee) गठन गरिएको छ । साथै, नेपाल राष्ट्र बैंक, बाह्य तथा आन्तरिक लेखापरीक्षकबाट दिईएका सुझाव तथा निर्देशनहरुलाई कार्यान्वयन गराउनुका साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउँदै लगेको छ ।
- कारोवारलाई छिटो, छरितो, चुस्त तथा वैज्ञानिक बनाउन तथा अन्य आवश्यक रणनीति तय गर्न व्यवस्थापन समिती (MANCOM), सम्पत्ती/दायित्व व्यवस्थापन समिती (ALCO) र व्यवस्थापन स्तरको कर्जा समिती (Management Credit Committee) लगायतका विभिन्न समितिहरु क्रियासिल रहेका छन् ।
- नियमक निकायहरुबाट प्राप्त हुने निर्देशन, नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदन, आन्तरिक तथा बाह्य लेखापरीक्षण प्रतिवेदनमा औल्याईएका सुझाव तथा निर्देशनहरुलाई यस बैंकले सदैव पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखि काम कारवाही अगाडी बढाउन बैंकका संचालक समिती र व्यवस्थापन प्रतिवद्ध रहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

- आजकाल मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् तथा लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाईएको छैन ।



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड
(नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंक)

Krishna Tower, Baneshwor, Kathmandu, Nepal
Tel: 977-01-4794197/4790818
www.nifrabank.com
Email: info@nifrabank.com

